

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

☎ ०१-५२९८४२३

०१-५२९९९४०

✉ iro-kalanki@ird.gov.np


आन्तरिक राजस्व कार्यालय, कलंकी

कलंकी, काठमाडौं

प.सं.: २०८२/०८३

च.नं: ४६०


श्री चन्द्रागिरी नगरपालिका,
चन्द्रागिरी, काठमाण्डौ।



मिति: २०८२/०९/१८
५/२२

विषय: सूचना तथा जानकारी सम्बन्धमा।

प्रस्तुत विषयका सम्बन्धमा आर्थिक ऐन, २०८२ ले २०८१ साल चैत्र मसान्तसम्मको मू.अ.कर/अन्तःशुल्क विवरण तथा मू.अ.कर, अन्तःशुल्क रकम दाखिला नगरेका करदाताहरूले २०८२ साल चैत्र मसान्त भित्र तोकिए बमोजिम विवरण, कर र अन्तःशुल्क रकम दाखिला गरेमा बाँकी जरिवाना, शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेको व्यहोरा यहाँहरूलाई विदितै छ। उक्त सम्बन्धमा तहाँ निकाय अन्तर्गत सञ्चालित फर्म/उद्योग/व्यवसायीहरूलाई आर्थिक ऐन, २०८२ ले तोकेको समय सीमा (२०८२ पौष मसान्त) भित्रै यस कार्यालयमा सम्पर्क गरी मू.अ.कर/अन्तःशुल्क विवरण तथा कर, अन्तःशुल्क रकम र ब्याज बुझाई बाँकी जरिवाना, शुल्क र ब्याज छुट सुविधा उपयोग गर्न यसै पत्र साथ संलग्न बमोजिमको सूचना जानकारी प्रदान गरि राजस्व सङ्कलन र कर सहभागिता अभिवृद्धिको लागि सहयोग गरिदिनुहुन अनुरोध छ।


.....
(धन कुमार राई)
प्रमुख कर अधिकृत

विषय: आर्थिक ऐन, २०८२ ले प्रदान गरेको छुट सुविधा बारे ।

आर्थिक ऐन, २०८२ को दफा २४ को कार्यान्वयन सम्बन्धमा देहाय बमोजिम गर्ने

संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था वा यातायात सम्बद्ध संघ संस्थालाई सम्बन्धित कर कार्यालयबाट संवत् २०८२ साल जेठ १५ गते भन्दा अघि मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र सालवसाली आर्थिक ऐन बमोजिम लाग्ने कर निर्धारण वा संशोधित कर निर्धारण भई बक्यौता रहेकोमा त्यस्तो करदाताले निर्धारण भएको कर संवत् २०८२ साल पुस मसान्तभित्र दाखिला दाखिला गरेमा सोमा लागेको व्याज, थप दस्तुर र जरिवाना मिनहा हुने ।

मू.अ.कर सम्बन्धमा: आर्थिक ऐन, २०८२ को दफा २५ बमोजिम

१) मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता भएको करदाताले २०८१ चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र व्याजको २५ प्रतिशतले हुने रकम संवत् २०८२ साल पुस मसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ लाग्ने जरिवाना, थप दस्तुर र बाँकि व्याज मिनहा हुनेछ ।

२) माथि (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम संवत् २०८१ साल चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण बुझाई कर दाखिला गर्न मात्र बाँकी रहेको करदाताले समेत बक्यौता कर र व्याजको २५ प्रतिशत रकम संवत् २०८२ साल पुसमसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ लाग्ने जरिवाना, थप दस्तुर र बाँकि व्याज मिनहा हुनेछ ।

अन्तःशुल्क सम्बन्धमा छुट सुविधा सम्बन्धी व्यवस्था:

आर्थिक ऐन, २०८२ को दफा २६ बमोजिम

१) अन्तःशुल्क ऐन, २०५८ को दफा १०क. बमोजिम अन्तःशुल्क निर्धारण र असुल गर्नुपर्ने दायित्व भएको इजाजतपत्रवालाले संवत् २०८१ चैत्र मसान्तसम्मको आफूले बुझाउनुपर्ने अन्तःशुल्क विवरण, सो विवरण बमोजिम बुझाउनु पर्ने अन्तःशुल्क र विलम्ब शुल्क वापतको २५ प्रतिशतले हुने रकम २०८२ साल पुसमसान्तसम्ममा बुझाएमा अन्तःशुल्क ऐन, २०५८ लाग्ने जरिवाना र बाँकि विलम्ब शुल्क मिनहा हुनेछ ।

२) माथि (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अन्तःशुल्क ऐन, २०५८ बमोजिम संवत् २०८१ साल चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने अन्तःशुल्क विवरण बुझाई अन्तःशुल्क दाखिला गर्न मात्र बाँकी रहेको इजाजतपत्रवालाले समेत बक्यौता अन्तःशुल्क र विलम्ब शुल्क वापतको २५ प्रतिशतले हुने रकम २०८२ साल पुसमसान्तसम्ममा बुझाएमा अन्तःशुल्क ऐन, २०५८ लाग्ने जरिवाना र बाँकि विलम्ब शुल्क मिनहा हुनेछ ।



आयकर ऐन, २०५८ बमोजिम नन्फाइलर कर निर्धारण भएका करदाताहरुका सम्बन्धमा:

आर्थिक ऐन, २०८२ को दफा २८ बमोजिम हुने सुविधा:

आय विवरण पेश नगरेका व्यक्तिलाई आयकर ऐन, २०५८ को दफा १०१ बमोजिम विगतमा सम्बन्धित कर कार्यालयबाट कुनै आय वर्षको लागि संशोधित कर निर्धारण गरिएकोमा संशोधित कर निर्धारण पश्चात त्यस्तो व्यक्तिले आफुले बुझाउनु पर्ने सो आय वर्षको आय विवरण दाखिल गरी सो अनुसारको कर रकम बुझाईसकेको भए वा आय विवरण बुझाउन बाँकी रहेको भएमा समेत संवत् २०८२ साल पुस मसान्तभित्र आय विवरण बुझाई सो अनुसारको कर दाखिला गर्न सक्नेछ।

आयकरको व्याज तथा शुल्क मिनहा सम्बन्धमा:

आर्थिक ऐन, २०८२ को दफा ३० बमोजिम

आयकर ऐन, २०५८ को दफा ५७ को उपदफा (१) बमोजिम स्वामित्व परिवर्तन भई करारोपण भइसकेको वासिन्दा निकायको हित रहेको नेपालको अर्को वासिन्दा निकायलाई सो स्वामित्व परिवर्तनको आधारमा संशोधित कर निर्धारण भई बक्यौता रहेको भएमा त्यस्तो निकायले संवत् २०८२ साल आषाढ मसान्तसम्ममा निर्धारित कर रकम दाखिला गरेमा त्यस्तो संशोधित कर निर्धारण बमोजिमको व्याज र शुल्क मिनहा हुनेछ।

सार्वजनिक तथा निजी सवारी साधनको आयकर मिनहा सम्बन्धमा:

आर्थिक ऐन, २०८२ को दफा ३१ बमोजिम

वीस वर्ष भन्दा पुरानो वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक वा निजी सवारी साधनको लगत कट्टा प्रयोजनको लागि आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को आयकर संवत् २०८२ साल पुस मसान्तभित्रमा बुझाएमा आर्थिक वर्ष २०८१/८२ भन्दा अधिको आयकर तथा व्याज मिनहा हुनेछ।


२०८२/०५/१८